



गिरिराज ज्ञवासी
प्रमुख प्रशासकीय अधिकृत



कागेश्वरी मनोहरा नगरपालिका



नगर कार्यपालिकाको कार्यालय

डाँछी, काठमाडौँ

बागमती प्रदेश, नेपाल

जग्गा सम्प्राई माटो, बालुवा बिक्री गर्ने सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०७७/०८/१९ (Dec 04, 2020)

यस नगरपालिका वडा नं. १ (साविक गागलफेदी गा.वि.स. वडा नं. ६/क) स्थित जग्गामा कृषि बजार निर्माणको लागि कि.नं. ५२, क्षेत्रफल ५३-०-०-० (त्रिपन्न रोपनी) मध्ये दक्षिणतर्फको २७-१२-०-०- (सत्ताइस रोपनी बाह्र आना) जग्गा र यस नगरपालिका वडा नं. २ (साविक आलापोट गा.वि.स. वडा नं. ५) स्थित जग्गामा बाल विकास माध्यमिक विद्यालय भवन निर्माण र खेलमैदान निर्माणको लागि कि.नं. २६५, क्षेत्रफल २८-४-०-० (अठ्ठाइस रोपनी चार आना) जग्गा सम्प्राई त्यहाँबाट निस्केको माटो र बालुवा बिक्री गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्महरुबाट रित पूर्वकको बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू

१. बोलपत्र सम्बन्धी कागजात मिति २०७७/०९/१९ (January 03, 2021) गते कार्यालय समयभित्र सार्वजनिक खरिद अनुगमनको कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट download गरी प्राप्त गर्न सकिने छ । सो को लागि रु.५०००।- (अक्षरेपि पाँच हजार रुपैयाँ मात्र) (पछि फिर्ता नहुने गरी) निम्न बैंकमा बैंक भौचर भरी सो भौचरको Scanned copy (PDF format मा) बोलपत्र सम्बन्धी कागजात electronic submission गर्दा अपलोड गर्नु पर्नेछ ।

बैंकको विवरण

बैंकको नाम:- NIC Asia Bank Limited, Thali, Kathmandu

खातावालाको नाम:- कागेश्वरी मनोहरा नगरपालिका

खाताको नाम:- ग १.१ आन्तरिक राजश्व खाता:

खाता नं.: ०१८२०५००२९५४५००२

२. बोलपत्र फारामसाथ बोलपत्र जमानत बापत कबोल रकम (मु.अ.कर सहित) को ५ प्रतिशतले हुन आउने रकम यस कार्यालयको NIC Asia, थलीमा रहेको धरौटी खाता नं. 18CA051127352401 मा रकम जम्मा गरेको सक्कलै भौचर वा सूचना जारी भएको मितिले कम्तीमा १२० दिनको म्याद भएको यस कार्यालयको

नाममा जारी गरिएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाको बैंक ग्यारेन्टी (विडवण्ड) लाई Scan गरेर PDF Format मा upload गर्नुपर्नेछ । साथै फर्म वा कम्पनीको नविकरण गरिएको इजाजत प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र आ.व. २०७५/०७६ को करचुकता प्रमाणपत्रलाई Scan गरेर PDF Format मा मिति २०७७।०९।२० (January 04, 2021) गते दिनको १२:०० बजेभित्र सार्वजनिक खरिद अनुगमनको कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा सम्बन्धित ठेक्का नम्बरमा electronic submission गर्नुपर्नेछ ।

३. प्राप्त हुन आएका बोलपत्रहरू मिति २०७७।०९।२० (January 04, 2021) दिनको ठिक १:०० बजे प्रस्तावदाताहरू वा निजको प्रतिनिधीको रोहबरमा खोलिनेछ । प्रस्ताव खोल्ने समयमा प्रस्तावदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि प्रस्ताव खोल्न कुनै बाधा हुने छैन ।
४. बोलपत्र पेश गर्ने एवं खोल्ने अन्तिम दिन बिदा पर्न गएमा सो दिन पछि कार्यालय खुलेको दिन दिनको १२:०० बजे सम्म अपलोड गर्ने तथा सोही दिनको १:०० बजे बोलपत्र खोल्ने समय कायम हुनेछ ।
५. कुल कबोल अंकलाई ३ किस्ता कायम गरिने छ । पहिलो किस्ता वापत कुल कबोल अंकको ४० प्रतिशतले हुन आउने रकम सम्झौता हुन अगाबै बुझाउनु पर्नेछ । दोश्रो किस्ता वापत कबोल अंकको ३० प्रतिशत रकम सम्झौता भएको मितिले ४ महिनाभित्र बुझाउनु पर्नेछ र तेश्रो किस्ता वापत कबोल अंकको ३० प्रतिशत रकम सम्झौता भएको मितिले ८ महिनाभित्र बुझाउनु पर्नेछ ।
६. प्रथम किस्ता बुझाएपछि बाँकी हुन आउने रकमको ९ महिना सम्म म्याद भएको नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त 'क' बर्गको वाणिज्य बैंकबाट जारी भएको कार्य सम्पादन जमानत (Performance Bank Guarantee) पेश गर्नुपर्नेछ ।
७. बोलपत्र स्वीकृत भई सम्झौता भएपछि कुनै किसिमको छुट, मिनाहा वा माफि दिइने छैन ।
८. बोलपत्रदाताले BOQ मा आफुले कबोल गरेको रकम अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ ।
९. उक्त माटो बालुवा निकासी गर्दा संकलन र निकासी कर वापत बालुवा प्रति घनफिट रु.९।- र माटो प्रति घनफिट रु.२।५० छुट्टै तिर्नुपर्नेछ ।
१०. तोकिएको क्षेत्रभित्र जमिन सम्याउने तथा माटो बालुवा निकासी सम्झौता भएको मितिले १२ महिनाभित्र कार्य सम्पादन गरी सक्नुपर्नेछ ।
११. बोलपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वास्थ्य नबाझिएको र सम्बन्धित कसुरमा आफुले सजाय नपाएको भनि लिखित रुपमा स्वघोषणा कागजात बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।
१२. रित नपुगेको, म्याद नाघी वा शर्त राखी पेश भएको बोलपत्र उपर कारबाही हुने छैन ।



१३. नेपाल सरकारको प्रचलित कानून बमोजम लाग्ने आयकर मुल्य अभिवृद्धीकर तथा शुल्कहरु प्रस्तावक स्वयंले तिर्नुपर्नेछ । कार्यालयमा बुझाउनुपर्ने सम्पूर्ण रकम र कर बुझाई सकेपछीमात्र धरौटी रकम फिर्ता हुनेछ ।
१४. कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
१५. यस सूचनामा उल्लेख नभएका बुँदाहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

कार्य विवरण

सि. नं.	ठेक्का नं.	कामको विवरण	न्यूनतम कबोल रकम (मु.अ.कर बाहेक)
१	Kageshwori/ Revenue/11/ 2077/078	यस नगरपालिका वडा नं. १ (साविक गागलफेदी गा.वि.स. वडा नं. ६/क) स्थित जग्गामा कृषि बजार निर्माणको लागि कि.नं. ५२, क्षेत्रफल ५३-०-०-० (त्रिपन्न रोपनी) मध्ये दक्षिणतर्फको २७-१२-०-०- (सत्ताइस रोपनी बाह्र आना) जग्गा सम्याई त्यहाँबाट निस्केको अनुमानित माटो ६६,११८.३६ घनमिटर र बालुवा १,३०,१४७.३५ घनमिटर बिक्री गर्ने कार्य	रु.६,२१,७०,८६१।६१
२	Kageshwori/ Revenue/12/ 2077/078	यस नगरपालिका वडा नं. २ (साविक आलापोट गा.वि.स. वडा नं. ५) स्थित जग्गामा बाल विकास माध्यमिक विद्यालय भवन निर्माण र खेलमैदान निर्माणको लागि कि.नं. २६५, क्षेत्रफल २८-४-०-० (अठ्ठाइस रोपनी चार आना) जग्गा सम्याई त्यहाँबाट निस्केको अनुमानित माटो १५,२६२.११ घनमिटर र बालुवा ३५,६११.६० घनमिटर बिक्री गर्ने कार्य	रु.१,६५,१२,३८५।३०